

लागि: **UW–Madison** कर्मचारीहरू

बाट: **UW–Madison** खोजी र जाँच समिति (**Search and Screen Committee**)

मिति: जनवरी ५, २०२२

विषय: क्याम्पस समुदायलाई कुलपति खोजीको छलफल बैठकहरूमा (**listening sessions**) आमन्त्रण

University of Wisconsin–Madison को नयाँ कुलपतिको खोजी र जाँच प्रक्रियाको नेतृत्व गर्ने समितिले यस महिना UW–Madison समुदायको लागि छलफलका बैठकहरूको श्रृंखला बनाएको छ ।

"क्याम्पस सरोकारवालाहरूको प्रतिक्रिया खोज प्रक्रियाको लागि अत्यन्त महत्त्वपूर्ण छ र समितिले उम्मेदवारहरूसँग भेट्ने र यस निर्णयमा विचारविमर्श गर्दा धेरै महत्त्व राखिनेछ," Regent Vice President Karen Walsh र UW–Madison खोजी र जाँच समितिको (UW–Madison Search and Screen Committee) अध्यक्ष भन्नुहुन्छ । "हामी सबै संकाय, कर्मचारी र विद्यार्थीहरू, साथै व्यापक म्याडिसन समुदायका सदस्यहरूलाई उपस्थित हुन र आदर्श उम्मेदवारले यो कार्यपदमा के ल्याउँदछ भन्ने बारे वहाँहरूको विचारहरू प्रदान गर्न प्रोत्साहित गर्दछौं ।"

व्यक्तिगत रूपको छलफल बैठकहरू Union South, 1308 W. Dayton St को Marquee Room मा आयोजना गरिनेछ । सबै बैठकहरू भर्चुअल प्रत्यक्ष प्रसारणको रूपमा पनि यो लिङ्कमा थिचेर <https://www.wisconsin.edu/regents/> सहभागी हुन सकिनेछ । भर्चुअल रूपमा उपस्थित हुनेहरूलाई आफ्ना टिप्पणी प्रसारण वेबसाईटको chat box मा राख्न प्रोत्साहित गरिन्छ ।

- पहिलो बैठक, युनिभर्सिटी कर्मचारीहरूलाई लक्षित गरिएको छ र सोमबार, जनवरी १० मा दिउँसो २:३०-३:३० बजेसम्म हुनेछ ।
- शैक्षिक कर्मचारीको बैठक मङ्गलबार, जनवरी ११ मा दिउँसो १:३०-२:३० बजेसम्म हुनेछ ।
- समुदायका सदस्यहरू र पूर्व विद्यार्थीहरूका लागि भर्चुअल मात्र छलफल बैठक मङ्गलबार, जनवरी २५ मा बेलुकी ४:३०-५:३० बजेसम्म हुनेछ । यस बैठकमा यो लिङ्कमा थिचेर <https://www.wisconsin.edu/regents/> भाग लिन सकिन्छ र उपस्थित हुनेहरूलाई आफ्ना टिप्पणी वा प्रश्नहरू chat मा राख्न प्रोत्साहित गरिन्छ ।
- समितिले संकाय सदस्यहरूको लागि दुईवटा छलफल बैठक आयोजना गर्नेछ । पहिलो बैठक बिहीबार, जनवरी २७, बिहान ९:३०-१०:३० बजे र दोस्रो बैठक शुक्रबार, जनवरी २८ मा, दिउँसो २:३०-३:३० बजेसम्म हुनेछ ।
- प्रशिक्षक शैक्षिक कर्मचारीहरूका लागि बिहीबार, जनवरी २७ मा बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म छलफल बैठक हुनेछ ।
- विद्यार्थी इनपुटको लागि समितिले दुईवटा बैठक योजना बनाएको छ, पहिलो बैठक बिहीबार, जनवरी २७, दिउँसो १-२ बजेसम्म र दोस्रो बैठक सोमबार, जनवरी ३१, दिउँसो १-२ बजेसम्म हुनेछ ।

क्याम्पसका सबै विद्यार्थी, कर्मचारी र आगन्तुकहरूले *COVID-19* खोप लगाएको या नलगाएको कुरा ध्यानमा नराखी [क्याम्पस भवनहरू भित्र हुँदा मास्क लगाउन आवश्यक छ](#) ।

व्यक्तिगत रूपको बैठकहरूको पार्किङ्ग *Lot 80* र *Union South* मुनिको ग्यारेजमा पैसा तिरेर उपलब्ध छन् ।

यदि तपाईं यी बैठकहरूमा भाग लिँदै हुनुहुन्छ र तपाईंलाई सहायताको आवश्यकता छ भने, कृपया Carrie Olson (carrie.olson@wisc.edu) लाई सम्पर्क गर्नुहोला ।

यदि तपाईं दोस्रो वा तेस्रो शिफ्टको कर्मचारी हुनुहुन्छ जसले समितिसँग प्रतिक्रिया साझा गर्न चाहनुहुन्छ वा अङ्ग्रेजी भाषा सिक्ने कर्मचारी हुनुहुन्छ जसको टिप्पणी र प्रतिक्रिया अनुवाद गरेर समितिसँग साझा गर्न चाहनुहुन्छ भने, Carrie Olson लाई ईमेलबाट वा 608-890-1238 मा फोन गरेर भोईसमेल छोड्नुहोला ।

कर्मचारीहरूले तलब नगुमाई कामको समयमा बैठकहरूमा उपस्थित हुन सक्दछन् तर पहिले आफ्नो सुपरभाईजरलाई उचित सूचना दिनुपर्दछ । वसन्त २०२२ सेमेस्टरको कक्षाहरू जनवरी २५ मा शुरू हुन्छन् ।

समितिले उम्मेदवारहरूको पहिचान गरेर अन्तर्वार्ता लिनेछ । *Special Regent* समितिले खोजी र जाँच समितिले पठाएका उम्मेदवारहरूको समीक्षा गर्नेछ । *Special Regent* समितिमा *Regent* हरू Amy Blumenfeld Bogost, Mike Jones, Tracey L. Klein, John W. Miller, र Walsh समावेश हुनुहुन्छ र *Regent President* Edmund Manydeeds III को अध्यक्षतामा चल्नेछ ।

सफल उम्मेदवारलाई पूरा *Board of Regents* को स्वीकृति चाहिन्छ । Walsh भन्नुहुन्छ कि मे सम्ममा नयाँ कुलपतिको नामको आशा गरिन्छ ।

###